




सम्पर्क न.
प्रमुख प्रशासकीय अधिकृत ०९१-५६०११८
दमकल ०९१-५६०४९९

टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय

टीकापुर, कैलाली
सुदूरपश्चिम प्रदेश

पत्र संख्या : २०८३/०८४ (सहकारी प्रबर्द्धन उपशाखा)

चलानी नं. ५६८



मिति : २०८३/०६/०६

श्री सहकारी संस्था लिमिटेड,
(टीकापुर नगरपालिकाको नियमन क्षेत्रभित्र पर्ने, सम्पूर्ण)
टीकापुर नगरपालिका, कैलाली ।

विषय : सन्दर्भ ब्याजदर समायोजन बमोजिम कार्यान्वयन गर्ने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा नेपाल सरकार, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहकारी रजिष्ट्रारको कार्यालयको प.सं २०८३/०८४, च.नं.३०८, मिति २०८३/०५/३१ गतेको सन्दर्भ ब्याजदर सम्बन्धमा जारी गरिएको निर्देशन यसै साथ संलग्न रहेको छ ।

उक्त निर्देशनमा भएको सन्दर्भ ब्याजदर सम्बन्धी व्यवस्था अध्ययन गरी समायोजित सन्दर्भ ब्याजदर अनुसार संस्थाको ऋण तथा बचत कारोबारमा लागू हुने ब्याजदर तत्काल समायोजन गरी कार्यान्वयन गर्नुहुन निर्देशनानुसार अनुरोध गरिन्छ ।
साथै, संस्थाले सन्दर्भ ब्याजदर कार्यान्वयन गरेको विवरण, सञ्चालक समितिको निर्णय तथा सम्बन्धित अभिलेखहरू व्यवस्थित रूपमा राख्नुहुन र नगरपालिकाबाट माग भएका बखत उपलब्ध गराउनुहुन समेत जानकारी गराइन्छ ।

२०८३/०६/०६

ममता बास्तोला

प्रमुख प्रशासकीय अधिकृत एवं दर्ता गर्ने अधिकारी

प्रमुख प्रशासकीय अधिकृत



नेपाल सरकार

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सहकारी रजिष्ट्रारको कार्यालय

पत्र संख्या: ०८३।०८४

(प्रशासन तथा सहकारी प्रवर्द्धन शाखा)

नयाँ बानेश्वर, काठमाडौं

चलानी नं: ३२१

बागमती प्रदेश, नेपाल

मिति: २०८३।०५।३१

ने.सं. ११४६

विषय: जानकारी सम्बन्धमा।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

श्री भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,

नं.: १५७८

(योजना तथा विकास सहायता समन्वय महाशाखा), सिंहदरबार, काठमाडौं।

ति: ६१०९

प्रस्तुत विषयमा सहकारी संस्थाको लागि साविकमा सन्दर्भ व्याजदरको अधिकतम सीमा १६ प्रतिशत तोकिएकोमा सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिले सन्दर्भ व्याजदरको अधिकतम सीमा १३ प्रतिशत कायम गर्न सिफारिस गरेको हुँदा मिति २०८३ साल असोज १ गते देखि लागू हुने गरी ऋणमा लिन पाउने व्याजदरको अधिकतम सीमा १३ प्रतिशत तोकिएको व्यहोरा सहकारी नियमावली २०७५ को नियम (७) प्रयोजनका लागि तहाँ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ। साथै, सहकारी संस्थाको सन्दर्भ व्याजदर सम्बन्धमा यस कार्यालयबाट जारी भएको सन्दर्भ व्याजदर पुनरावलोकन सम्बन्धी सूचना र निर्देशन स्थानीय तहको जानकारीको लागि तहाँ मन्त्रालयको वेबसाइटमा अपलोड गरिदिनुहुन समेत अनुरोध छ। उक्त सूचना तथा निर्देशन यसै साथ संलग्न गरी पठाईएको छ।

(टोपलाल अर्याल)

शाखा अधिकृत

श्री सूचना प्रविधि शाखा,

वेबसाइटमा शक्ति दिनु हुन।

२/६१९

योजना तथा अनुगमन महाशाखा

दर्ता नं.: १३५

मिति: ६१९

फोन नं. ०१-४५६५५१७, Email: info@deoc.gov.np, website: www.deoc.gov.np

(नोट: कृपया पत्राचार गर्दा प.सं., च.नं. र मिति अनिवार्य रूपमा उल्लेख गर्नुहोला।)



नेपाल सरकार
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
सहकारी रजिष्ट्रारको कार्यालय

पत्र संख्या : ०८३/८४

चलानी नं. :

305

फोन नं. ४२६२३६२

Email: info@deoc.gov.np

Website: WWW.deoc.gov.np

नयाँ बानेश्वर, काठमाडौं
नेपाल ।

मिति: २०८३।०५/३१

ने.सं. ११४६

विषय: सन्दर्भ ब्याजदर सम्बन्धमा जारी गरिएको निर्देशन।

सहकारी ऐन, २०७४ को दफा ५१ को उपदफा (१) बमोजिमको समितिको सिफारिसमा सहकारी संस्थाको प्रयोजनको लागि बचत तथा ऋणको सन्दर्भ ब्याजदर पुनरावलोकन भएको हुँदा सहकारी नियमावली, २०७५ को नियम ७६ ले दिएको अधिकार प्रयोग गरी ब्याजदर सम्बन्धमा तपसिल बमोजिम जारी गरिएको निर्देशन सरोकारवाला सबै निकायले कार्यान्वयन गर्नु, गराउनुहुन अनुरोध छ। साथै, राष्ट्रिय सहकारी महासंघ तथा केन्द्रीय विषयगत सहकारी संघहरूले आफ्ना सदस्यहरूलाई निर्देशन सम्बन्धमा जानकारी गराई पालनाको अवस्थाको अनुगमन गर्नुहुन समेत अनुरोध छ।

तपसिल:

१. सहकारी संस्थाको सन्दर्भ ब्याजदरको अधिकतम सीमा साविकमा १६ प्रतिशत तोकिएकोमा सहकारी ऐन, २०७४ को दफा ५१ को उपदफा (१) बमोजिमको समितिको सिफारिसमा मिति २०८३ साल असोज १ गतेदेखि लागू हुने गरी ऋणमा लिन पाउने ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत तोकिएको छ। उक्त सीमा भित्र रही सहकारी संस्थाले बचत र ऋणको ब्याजदर बिचको अन्तर ६ प्रतिशतभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नु पर्नेछ,
२. सहकारी संस्थाले आफ्नो कारोवारको अवस्था, आवश्यकता र औचित्यता समेतको विश्लेषण गरी ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत भन्दा कम हुने गरी ब्याजदर कायम गर्न सक्नेछन। तर बचत र ऋणको ब्याजदर बीचको अन्तर ६ प्रतिशत भन्दा बढी नहुने गरी मात्र कायम गर्नु पर्नेछ,
३. सहकारी संस्थाले सदस्यलाई प्रदान गरेको ऋणमा लाग्ने ब्याजलाई मूल ऋणमा पुँजीकृत गरी सो को आधारमा ब्याज लगाउन नपाउने कानूनी व्यवस्थाको पूर्ण परिपालना गर्नुपर्नेछ। साथै, सहकारी संस्थाले हर्जाना रकम लिने निर्णय गरेको अवस्थामा असूल हुन बाँकी ब्याज रकमको पाँच प्रतिशतभन्दा बढी रकम लिन पाईने छैन,


बाबुराम जैतम
रजिष्ट्रार



नेपाल सरकार
भूमि व्यवस्था, सहकारी, सुङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
सहकारी रजिष्ट्रारको कार्यालय

पत्र संख्या : ०८३/८४

चलानी नं. : 305

फोन नं. ४४६५३६५

Email: info@deoc.gov.np

Website: WWW.deoc.gov.np

नयाँ बानेश्वर, काठमाडौं
नेपाल ।

४. सहकारी संस्थाले सदस्यलाई प्रदान गर्ने ऋणसँग सम्बन्धित सम्पूर्ण लागत ब्याजदरमा नै प्रतिबिम्बित हुने हुँदा प्रशासनिक शुल्क, सेवा शुल्क, नवीकरण शुल्क, फाराम दस्तुर वा यस्तै अन्य कुनै पनि प्रकारका शिर्षकमा थप रकम लिन पाइने छैन,
५. सहकारी संस्थाले निर्धारण गरेको ब्याजदर सहकारीका सबै सदस्यहरूले थाहा पाउने गरी संस्थाको वेबसाइट वा अन्य माध्यमबाट अनिवार्य रूपमा सार्वजनिक गरी सूचित गर्नुपर्नेछ। एकै प्रकृतिको बचत वा ऋणमा ब्याजदर कायम गर्दा सहकारी संस्थाका सदस्य, सञ्चालक समितिका सदस्य/पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक र सदस्यहरू एवं विभिन्न उपसमितिका संयोजक तथा सदस्य, व्यवस्थापक र कर्मचारीबीच कुनै विभेद गर्न पाइने छैन,
६. सहकारी संस्थाले ऋण प्रवाह गर्दा सम्बन्धित ऋणी सदस्यको व्यक्तिगत खातामा रकम जम्मा गर्नुपर्नेछ। सहकारी संस्थाबाट सदस्यले व्यक्तिगत रूपमा लिएको ऋण दायित्व भन्दा बढी हुने गरी ऋण दिने संस्थाको दायित्वसँग जोडेर ऋणको थप भार सदस्य व्यक्तिमाथि सिर्जना गर्न पाइने छैन।

(बाबुराम गौतम)

रजिष्ट्रार

बाबुराम गौतम
रजिष्ट्रार



नेपाल सरकार

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सहकारी रजिष्ट्रारको कार्यालय

नयाँ बानेश्वर, काठमाडौं

सन्दर्भ ब्याजदर सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालयबाट जारी गरिएको सूचना ।

सहकारी संस्थाको लागि साविकमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत तोकिएकोमा सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिले सन्दर्भ ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत कायम गर्न सिफारिस गरेको हुँदा मिति २०८३ साल असोज १ गते देखि लागू हुने गरी ऋणमा लिन पाउने ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत तोकिएको छ । साथै, उक्त सीमा भित्र रही सहकारी संस्थाले बचत र ऋणको ब्याजदर बिचको अन्तर ६ प्रतिशत भन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नु, गराउनु हुन सम्बन्धित सरोकारवाला सबैमा सूचित गरिन्छ । सहकारी ऐन, २०७४ अनुसार तोकिएको सन्दर्भ ब्याजदर सहकारी संस्थाका लागि निर्देशक ब्याजदरको रूपमा रहने हुँदा कार्यान्वयन नगरेमा कानून बमोजिम कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ ।